


इन्द्रसरोवर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
कुलेखानी, मकवानपुर ।
आ.व. २०७७/०७८
अर्धवार्षिक समिक्षा

रोजगार शाखा



तयार गर्ने – नानी माया घलान

प्रधानमन्त्री रोजगार कार्यक्रम

(Prime Minister Employment Programme)

कार्यक्रमको परिचय

- मुलुकमा विद्यमान रोजगारी र गरिवीको समस्यालाई सम्बोधन गरी आर्थिक विकास हासिल गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो ।
- नेपालको संविधानको धारा ३३ मा उल्लेखित रोजगारीको हकलाई कार्यान्वयन गर्न बनेको रोजगारी सम्बन्धि विधेयत २०७५ बमोजिम प्रत्येक नागरिकलाई न्युनतम रोजगार प्रत्याभुत गराउनका लागि ल्याएको हो ।
- कुनैपनि नेपाली नागरिक बाध्याताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा सरकारले गरेको छ ।

-नेपाल सरकारको निति तथा कार्यक्रम र बजेट माफत सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीको अवसर सिर्जना गर्ने ।

-प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत निजि सहकारी तथा गैर सरकारी क्षेत्रसंग समेत समन्वय र सहकार्य गरी ती क्षेत्रहरूमा थप रोजगारीका अवसर सिर्जना गरीने छ ।

-बेरोजगार व्यक्तिहरूले आफुसँग भएको सोच, सीप र अनुभवका आधारमा स्वरोजगार हुन चाहेमा आवश्यक पर्ने सीप तथा उद्यमशीलता अभिवृद्धि गर्न विशेष उद्यमशीलता तालीम प्रदान गर्न र उद्यमको अवधारणा प्रस्तावको मुल्याङ्कनको आधारमा सहूलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने व्यवस्था समेत यस कार्यक्रम माफत गरिने छ ।

यस बाहेक कामलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न "श्रमको सम्मान राष्ट्रको अभियान" लगायतका चेतनामूलक कार्यक्रम समेत देशव्यापी रूपमा सञ्चालन गरिने छ ।

कार्यक्रमको लक्ष्य

आन्तरिक रोजगारीका अवसरमा वृद्धि र सामाजिक संरक्षणको प्रवर्द्धन गर्नु यो कार्यक्रमको लक्ष्य रहेको छ ।

क्रियाकलाप गत व्यय अनुमान

संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम (शसर्त अनुदान) - ८०३३२५०१५११

आ.व. : २०७७/७८

सि.नं.	कार्यक्रम/आयोजना/क्रियाकलापको नाम	खर्च शीर्षक	लक्ष	इकाई	वार्षिक विनियोजन रु.	पुष मसान्त सम्मको खर्च	बाँकी वजेट	कैफियत
१	रोजगार संयोजकको तलव	२११११	४	पटक	468000	178150	289850	
२	प्राविधिक सहायकको पोसाक	२११२१	१	N/A	10000	0	10000	
३	रोजगार संयोजकको पोसाक	२११२१	१	पटक	10000	0	10000	
४	मेशिनरी आजार तथा फर्निचर मर्मत सम्भार (सेवा केन्द्र सञ्चालानार्थ)	२२२२१	४	N/A	42000	0	42000	
५	मसलन्द सामान खरिद (सेवा केन्द्र सञ्चालानार्थ)	२२३१९	४	N/A	60000	0	60000	
६	रोजगार सेवा केन्द्रको सँचालन खर्च	२२३१९	४	N/A	64000	7000	57000	
७	रोजगार सेवा केन्द्रको सुदृढीकरण	२२५२९	४	N/A	189000	0	189000	
८	विपन्न श्रमिकको ज्याला (दैनिक रु. 517 * संख्या 100 * दिन 100)	२७११२	६	N/A	5192000	0	5192000	
९	प्राविधिक सहायकको तलव	२११११	४	N/A	367000	141000	226000	
कुल जम्मा					6402000	326150	6075850	

हाल भईरहेको काम

- लागत इस्टिमेट १४लाख बराबरको वडा नं२,३ ,४ ,२५ मा गोरेटो बाटो निर्माण २७जना श्रमिक
- मंसिरमा थप शर्त अनुदान १४९६०००।
- बांकी आउने रोजगारी संख्या १०० जना ।

सम्पादित कार्यको प्रगति (कार्य विवरण)

- १) गाउँपालिका क्षेत्रभिन्न रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगार व्यक्तिको सुचि अद्यावधित राखी EMIS मा ENTRY गरेको ।
- २) प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत स्थानीय निर्देशक समिति गठन गरेको ।
- ३) प्रधानमन्त्री रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम यसै पालिकाका कार्यपालिका सदस्य ज्यूहरु सबै वडाका अध्यक्ष ज्यूहरु र शाखा प्रमुख कर्मचारी ज्यूहरुको उपस्थितिमा सम्पन्न गरेको ।
- ४) प्राथमिकतामा परेको प्रत्येक वडाका बेरोजगारी व्यक्तिको नामवली सार्वजनिक गरी बैंक खाता खोल्न सहजीकरण गरेको ।
- ५) गाउँपालिकाको खर्चबाट आवश्यक निर्माण सामग्री र कार्यस्थल सुरक्षाका सामान खरीद गरेको ।

६) सुचिकृत बेरोजगार व्यक्तिहरुलाई आयोजना, बीमा सम्बन्धि अभिमुखीकरण सहित आवश्यक निर्माण सामग्री र कार्यस्थल सुरक्षाका सामान वितरण गरेको ।



७) विभिन्न वडाबाट पेश भइ आएको आयोजनाहरु इस्टिमेट गरेर प्राथमिकताको आधारमा काममा खटाएको ।



काम गर्दै गरेको अवस्था



द)रोजगारीको सम्भाव्यता अध्ययन गर्ने प्रयोजनको लागि कोभिड-१९ को कारणबाट भारत लगायत अन्य मुलुकबाट रोजगारी गुमाएका र अध्ययन गरी फर्किएका शिक्षित तथा बेरोजगार १८ वर्ष देखि ५९ वर्ष उमेर समुहका बेरोजगार नेपाली नागरिकहरुको विवरण संकलन गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेको ।-३२जना ।

९)आ.व. २०७८/०७९का बेरोजगार व्यक्ति सुचिकरणको सम्बन्धमा प्रत्येक वडामा चिठी, वेभ साइड,फेस बुक र रेडियोमा प्रशारण गरेको ।

१०)आयोजनाका कामहरु अनुगमन गरेको ।
तस्बीर सहित



टेकर देखि बत्सलादेवी स्कुल
जाने बाटो निर्माण



दक्षिणकाली थानदेखी नेवार
गाउँ जाने बाटो निर्माण



छाप देखि कफलेनीको बाटो ।



चुनौतीहरू

- १) बेरोजगार निवेदन भर्नामा कमी
- २) श्रमिक ज्याला धेरै कमी
- ३) मर्मत सम्भारका आयोजना मात्र गर्नुपर्ने हुनाले नयाँ आयोजना नहुने ।
- ४) सरकारले श्रमिक ज्याला मात्र भुक्तानी गर्ने हुनाले आवश्यक सामान खरीद गर्न कठिनाइ ।
- ५) भौगोलिक विघटताले गर्दा श्रमिकहरू अर्को वडामा काम गर्न सम्भव नभएको ।







धन्यवाद